

教育局
EDUCATION BUREAU

小一人學申請表 (2025)
APPLICATION FORM FOR ADMISSION TO PRIMARY ONE (2025)

此表格只適用於申請官立或資助小一學位
IN A GOVERNMENT OR AIDED PRIMARY SCHOOL ONLY

填寫此表格前請參閱隨附的「填表須知」
PLEASE READ CAREFULLY THE ATTACHED "NOTES ON HOW TO COMPLETE THE APPLICATION"

教育局存根
EDB'S COPY

1 住址所屬小一學校網編號
POA SCHOOL NET OF HOME ADDRESS
66

2 姓名 (中文) **李自強** 3 證件編號 **5345678(9)** 證件類別 **00**
NAME (IN ENGLISH) **LEE CHEE KEUNG TOM** DOCUMENT NO. DOCUMENT TYPE

4 性別 男 (M) 女 (F) 5 出生日期 **06/10/2019** 6 有特殊教育需要的兒童 7 不能以中文作為學習媒介
SEX DATE OF BIRTH CHILDREN WITH SPECIAL EDUCATIONAL NEEDS CANNOT USE CHINESE AS LEARNING MEDIUM

8 通訊地址
CORRESPONDENCE ADDRESS
室 FLAT **C** 樓 FLOOR **8** 座 BLOCK **4**
大廈名稱 BUILDING NAME
屋邨/村名稱 ESTATE/VILLAGE **WAI YI GARDEN**
街道名稱及號數 NO. AND STREET NAME **123 CHUNG MEI ROAD**
區 DISTRICT **TSING YI** 香港 HK 九龍 KLN 新界 NT 國內 Chiu

居住地址 RESIDENTIAL ADDRESS
(如與通訊地址相同, 則不須填寫) (Leave blank if same as correspondence address)

乙部: 家長/監護人資料
PART B: PARENT/GUARDIAN'S PARTICULARS

9 姓名 (中文) **李仕偉** 10 證件編號 **A678901(8)** 證件類別 **01**
NAME (IN ENGLISH) **LEE SZE WAI** DOCUMENT NO. DOCUMENT TYPE

11 住宅電話 **24682408** 12 與申請兒童關係 **Father**
HOME TEL. NO. RELATIONSHIP WITH APPLICANT CHILD

日間聯絡電話/手提電話 **93456789** 13 教育局專用 A B
DAYTIME CONTACT TEL. NO. / MOBILE PHONE FOR OFFICE USE ONLY

電郵地址 **lsw@hotmail.com**
EMAIL ADDRESS

(可選擇填寫 - 作啟動小一人學電子平台帳戶之用, 詳情請參閱「小一人學申請表」填表須知) (Optional - for account activation of the POA e-Platform. Please refer to the Notes on How to Complete the "Application Form for Admission to Primary One" for details)

丙部: 申請學校自行分配學位者始填寫
PART C: TO BE COMPLETED ONLY IF APPLYING FOR A DISCRETIONARY PLACE

申請的小學名稱
NAME OF SCHOOL APPLIED FOR: **LUI KEE PRIMARY SCHOOL**

14 學校授課時間 *
SCHOOL SESSION
上午 AM 下午 PM 全日 WD

15 學校編號
SCHOOL NUMBER

(甲) 兄/姊在該小學就讀或父/母在該小學就職 16 是 否 父/母或兄/姊姓名 * **LEE SIU MING** 現讀班級 **P3A**
(A) SIBLING(S) STUDYING OR PARENT(S) WORKING IN THE PRIMARY SCHOOL APPLIED FOR. NAME OF PARENT/SIBLING CLASS ATTENDING

若沒有兄/姊在該小學就讀或父/母在該小學就職, 則填 (乙) 項。
IF SIBLING(S) NOT STUDYING OR PARENT(S) NOT WORKING IN THE PRIMARY SCHOOL APPLIED FOR, PLEASE COMPLETE TYPE (B).

(乙) 依計分辦法準則分配的自行分配學位。申請兒童只能在一至五項及/或六至七項中各選一項填報
(B) DISCRETIONARY PLACES ALLOCATED ACCORDING TO POINTS SYSTEM. APPLICANT CHILDREN CAN ONLY CLAIM ONE ITEM FROM 1 TO 5 AND /OR ONE ITEM FROM 6 TO 7.

1 父/母全職在與該小學同一校址的幼稚園或中學部工作 (二十分) 父/母或兄/姊姓名 * **LEE SZE WAI**
PARENT(S) TEACHING OR WORKING FULL-TIME IN THE KINDERGARTEN OR SECONDARY SECTION IF IT IS OF THE SAME ADDRESS AS THE PRIMARY SCHOOL. NAME OF PARENT/SIBLING

2 兄/姊在與該小學同一校址的中學部就讀 (二十分) **4**
SIBLING(S) STUDYING IN THE SECONDARY SECTION IF IT IS OF THE SAME ADDRESS AS THE PRIMARY SCHOOL. 17 畢業年份/現讀班級 * **1984**
YEAR OF GRADUATION / CLASS ATTENDING

3 父/母為該小學的校董 (二十分) 18 6
PARENT(S) BEING A SCHOOL MANAGER OF THE PRIMARY SCHOOL. 18 6

4 父/母或兄/姊為該小學的畢業生 (十分)
PARENT(S) OR SIBLING(S) BEING A GRADUATE OF THE PRIMARY SCHOOL.

5 首名出生子女 (即為家裏各子女中最年長者) (五分)
FIRST-BORN CHILD (THE ELDEST CHILD IN THE FAMILY IRRESPECTIVE OF SEX) (5 POINTS)

6 與該校的辦學團體有相同的宗教信仰 (五分)
SAME RELIGIOUS AFFILIATION AS THE SPONSORING BODY WHICH OPERATES THE PRIMARY SCHOOL. (5 POINTS)

7 父/母為該小學主辦社團的成員 (五分)
PARENT(S) BEING A MEMBER OF THE SAME ORGANISATION WHICH SPONSORS THE OPERATION OF THE PRIMARY SCHOOL. (5 POINTS)

本人有超過一名子女在自行分配學位階段向同一間小學申請
I HAVE MORE THAN ONE CHILD APPLYING FOR DISCRETIONARY PLACES IN THE SAME PRIMARY SCHOOL. 19 是 否
THE POA APPLICATION NUMBER(S) IS / ARE: **87654321**

1. 本人謹作以下聲明:
(1) 本人為上述申請兒童的家長/監護人*, 及
(11) 此表格內的資料全屬正確無訛。倘若有意虛報資料, 本申請將會作廢及申請兒童獲選的學位將會被取消。

2. 本人明白教育局會在有需要時採取適當的行動, 查核此申請表內所提供的資料, 及/或有關此申請所提供的資料的真確性。教育局亦可能因此要求本人面見並提供任何相關的文件和資料, 及/或作出法定聲明。本人明白, 如有需要, 教育局亦可能會進行家訪, 查核此申請表內所提供的, 及/或與此申請有關的資料的真確性。本人亦明白, 若教育局在合理及有需要的情況下作出上述要求, 以證實此申請表內, 及/或有關此申請所提供的資料的準確性和真確性, 而本人又未有向教育局提供此等協助及/或資料, 教育局則會就本人的申請採取相關行動, 其中包括暫停處理有關的申請。

3. 本人同意教育局將有關個人、公司、機構或政府部門, 向他們透露在此申請表內, 及/或與此申請有關的個人資料, 以落實此申請表內, 及/或與此申請有關的資料的真確性及作學位分配事宜和其他與教育有關的用途。本人亦同意任何人士、公司、機構或政府部門為此向教育局透露本人的個人資料。

4. 本人已明白印於背頁關於在此表格提供的個人資料的用途, 和有關查閱及改正資料的權利。

5. 本人確知只能為申請兒童向一間官立或資助小學申請學校自行分配的學位。倘若同時申請多個官立或資助小學, 則本申請將會作廢及申請兒童將不能獲自行分配學位。

6. 本人已明白申請兒童如獲直接資助計劃 (直資) 小學取錄, 在接受直資學校小一學位後, 將不能獲選小一人學統籌辦法獲選小一學位, 如他/她已獲選小一人學統籌辦法獲選學位, 該學位亦會被取消。

7. 本人已明白申請兒童若已獲私立小學取錄而仍然繼續參加小一人學統籌辦法, 其名字將會在統一派位結果公布前送交有關小學參考。

* 請將不適用者刪去

日期 Date: **23.9.2024** 家長或監護人簽署 Signature of parent/guardian: **Sze Wai LEE**

नमूना र टिप्पणीहरू

- POA स्कूल नेट अफ होम एड्रेस:** पूरै इलाका 36 वटा POA विद्यालय नेटमा विभाजित गरिएको छ। प्रत्येक POA विद्यालय नेटमा पर्ने क्षेत्रहरूको सूची परिशिष्टमा पाउन सकिन्छ। कृपया आवेदक विद्यार्थी रहेको 'POA स्कूल नेटको नम्बर' सम्बन्धित ठाउँमा भर्नुहोस्। आवेदक विद्यार्थीको घरको ठेगाना आवेदक विद्यार्थी बस्ने प्रमुख स्थान नै हुनुपर्दछ वा निवासको प्रमुख स्थान हुनुपर्दछ, अर्थात् त्यो स्थान जहाँ आवेदक विद्यार्थी बस्दछ र ऊ/उनीको एक मात्र वा मूल घरको रूपमा स्थापित गर्दछ। यदि आवेदक विद्यार्थीहरू हंगकंगमा दैनिक रूपमा विद्यालय जाने उद्देश्य राख्छन् भने, उनीहरूको अभिभावकहरूले दायीँ-पट्टिको कुनामा रहेको 'POA स्कूल नेट नं अफ होम एड्रेस' मा खाली छोड्नु पर्नेछ।
 - नाम:** कृपया आवेदक विद्यार्थीको नाम चिनियाँ भाषामा लेख्नुहोस्, यदि सकिन्छ भने। **अङ्ग्रेजीमा नाम** (ब्लक अक्षरमा) मा लेख्नुपर्छ। पहिले थर लेख्नुहोस्, पहिलो बक्सबाट सुरु गर्ने र दुई शब्दको बिचमा खाली छोड्ने। चिन्हहरू आवश्यक छैन। लेखिएको नाम आवेदक विद्यार्थीको हङ्कङ्ग जन्म दर्ता प्रमाण पत्र वा अन्य परिचय पत्र (जस्तै पासपोर्ट, परिचय पत्र, पुनःप्रवेश अनुमति पत्र) सँग ठ्याक्कै मिल्नु पर्छ।
 - कागजात नं र कागजात प्रकार:** कृपया आवेदक विद्यार्थीको परिचय पत्र नम्बर दिइएको बक्समा भर्नुहोस् र दिइएको बक्समा कागजात प्रकार लेख्नुहोस्। यदि आवेदक विद्यार्थी हङ्कङ्गमा जन्मिएको हो भने, कृपया ऊ/उनीको हङ्कङ्गको जन्म दर्ता प्रमाण पत्र नम्बर भर्नुहोस्। कृपया 'कागजात नं र कागजात प्रकार' को बारेमा नोट 1 हेर्नुहोला।
 - लिङ्ग:** कृपया उपयुक्त बक्समा टिक '✓' लगाउनुहोस्।
 - जन्म मिति:** तल दिइएको बक्समा आवेदक विद्यार्थीको जन्म मिति भर्नुहोस्। जस्तै, यदि ऊ/उनी 6 अक्टोबर 2019 मा जन्मेको भए, मिति यसरी दखिनु पर्छ

D	D	M	M	Y	Y	Y	Y
0	6	1	0	2	0	1	9
 - विशेष शैक्षिक आवश्यकता भएका बच्चाहरू:** यदि आमाबुवा / अभिभावकले आवेदक बच्चाको विशेष शैक्षिक आवश्यकता हुन सक्छ भनेर विचार गर्दछ भने, कृपया बक्समा टिक '✓' लगाउनुहोस्। कृपया 'विशेष शैक्षिक आवश्यकता भएका बच्चाहरू' मा नोट 2 मा हेर्नुहोस्।
 - यदि आवेदक विद्यार्थीले चिनियाँ भाषा सिक्ने माध्यमको रूपमा प्रयोग गर्न सक्दैन भने, कृपया दिइएको बक्समा टिक '✓' लगाउनुहोस्। कृपया शिक्षा माध्यमको रूपमा चिनियाँ प्रयोग गर्न सकिँदैन' मा नोट 3 हेर्नुहोस्।
 - सम्बन्धित ठेगाना:** कृपया सम्बन्धित ठेगाना अङ्ग्रेजी भाषामा (प्रति बक्स एउटा अक्षर, चिन्ह चाहिने छैन) भर्नुहोस्। यदि आवासीय ठेगाना, पत्राचार ठेगाना भन्दा फरक भएमा कृपया 'आवासीय ठेगाना' कोलम पनि पूरा गर्नुहोस्। ठेगाना पूरा गर्न बत्तीको बिल, ग्यासको बिल वा पानीको बिल उपयोगी हुन सक्छ।
 - नाम:** कृपया आवेदक विद्यार्थीको नाम चिनियाँ भाषामा लेख्नुहोस्, यदि सकिन्छ भने। **अङ्ग्रेजीमा नाम** (ब्लक अक्षरमा) मा लेख्नुपर्छ। पहिले थर लेख्नुहोस्, पहिलो बक्सबाट सुरु गर्ने र दुई शब्दको बिचमा खाली छोड्ने। चिन्हहरू आवश्यक छैन। लेखिएको नाम आवेदक विद्यार्थीको हङ्कङ्ग जन्म दर्ता प्रमाण पत्र वा अन्य परिचय पत्र (जस्तै पासपोर्ट, परिचय पत्र, पुनःप्रवेश अनुमति पत्र) सँग ठ्याक्कै मिल्नु पर्छ।
 - कागजात नं र कागजात प्रकार:** कृपया आवेदक विद्यार्थीको परिचय पत्र नम्बर दिइएको बक्समा भर्नुहोस् र दिइएको बक्समा कागजात प्रकार लेख्नुहोस्। यदि आवेदक विद्यार्थी हङ्कङ्गमा जन्मिएको हो भने, कृपया ऊ/उनीको हङ्कङ्गको जन्म दर्ता प्रमाण पत्र नम्बर भर्नुहोस्। कृपया 'कागजात नं र कागजात प्रकार' को बारेमा नोट 1 हेर्नुहोला।
 - टेलिफोन नं:** सम्पर्क माध्यमको लागि, कृपया आमाबुवा/अभिभावकको घरको टेलिफोन नम्बर र दिउँसो समयमा सम्पर्क गर्न सकिने टेलिफोन नम्बर/मोबाइल नम्बर, बक्समा भर्नुहोला। **ई-मेल ठेगाना:** यदि आमाबुवा/अभिभावकहरूले POA ई-प्लेटफर्म खाताहरू विवेकाधीन स्थानहरूको परिणामहरू जाँच गर्न सक्रिय गर्न चाहन्छन्, ई-प्लेटफर्म मार्फत विवेकाधीन स्थानहरू आवेदनहरू पेश गर्न र परिमाणहरू जाँच गर्न चाहन्छन् भने, कृपया ईमेल ठेगाना उपलब्ध गराउनुहोस्। कृपया 'POA ई-प्लेटफर्म' मा नोट 4 हेर्नुहोस्।
 - आवेदक विद्यार्थीसँगको सम्बन्ध:** कृपया आमाबुवा/अभिभावकको बच्चासँगको सम्बन्ध दर्साउनुहोस् जस्तै 'बुवा', 'आमा' आदि। सम्बन्धको बारेमा सान्दर्भिक कागजातहरू चाहिने छ।
 - यो कोलम शिक्षा ब्यूरोले भर्नु पर्नेछ।
 - कृपया तपाईंलाई आवेदन दिन मन लागेको विद्यालयको नाम भर्नुहोस्। **शैक्षिक सत्र:** जुन अनुपयुक्त छ त्यो हटाउनुहोस्।
 - विद्यालय नम्बर:** विद्यालयले भर्नेछ।
 - आफूले आवेदन दिएको विद्यालयमा आवेदक विद्यार्थीको दाई दिदि(हरु) पढिरहेको वा अभिभावक(हरु) काम गरिरहेको भए, कृपया दिइएको बक्समा टिक '✓' लगाउनुहोस्। कृपया दिइएको खाली ठाउँमा दाई दिदि/अभिभावकको नाम र उपस्थित भई रहेको कक्षा (सकिन्छ भने) भर्नुहोस्। जसले भाग C को आइटम A मा विवरणा भरेको छ, उसले भाग C को आइटम B र मार्क गरेको बक्स 19 मा भर्नुपर्दैन।
 - 18. आफूले आवेदन दिएको विद्यालयमा आवेदक विद्यार्थीको दाई दिदि(हरु) पढिरहेको नभए वा अभिभावक(हरु) काम गरिरहेको नभए, कृपया आइटम B (अङ्क प्रणाली) मा भर्नुहोस्। आवेदक विद्यार्थीले (1) देखि (5) सम्म कुनै एक सम्बन्ध र (6) देखि (7) सम्म कुनै एक सम्बन्ध मात्र दावी गर्न पाउने छ। दावी गरिएको सम्बन्ध प्रमाणिकरण पश्चात तोकिएको अङ्क दिइने छ। तोकिएको सम्बन्ध बाहेक अन्य सम्बन्ध मान्य हुने छैन।
- यदि आवेदक विद्यार्थीले यदि आवेदक बच्चा:
- (1) देखि (5) सम्मको कुनै पनि सम्बन्ध दावी गर्छ भने, कृपया सम्बन्धको प्रकार 17 मार्क गरेको बक्समा नम्बर लेखेर उल्लेख गर्नुहोस्। आवेदक विद्यार्थीले (1) देखि (4) सम्म कुनै दावी गरेको छ भने, अभिभावक/दाई दिदि(हरु)को नाम दिइएको खाली ठाउँमा लेख्नुपर्छ;
 - (2) वा (4) को सम्बन्ध दावी गरेमा कृपया सातक हासिल गरेको वर्ष/उपस्थित भइ रहेको कक्षा दिइएको खाली ठाउँमा उल्लेख गर्नुहोस्;
 - पहिले जन्मिएको बच्चाको रूपमा दावी गरेको भए, ऊ/उनी लिङ्गको बाबजुद सबै भन्दा जेठो हुनुपर्छ। कृपया 'पहिलो जन्मेको बच्चा' मा नोट 5 हेर्नुहोस्।
 - (6) वा (7) को सम्बन्ध दावी गरेमा, आमाबुवा/अभिभावकहरूलाई फारम बुझाउनु अघि 'एउटै धार्मिक मान्यता' / 'एउटै संस्थाको सदस्य' को बारेमा परामर्श लिन सिधै विद्यालयमा सम्पर्क गर्न सुझाव दिइन्छ। थप जानकारीका लागि कृपया पेज 6 मा आइटम (V) र (VI) हेर्नुहोला।
- यदि आवेदक विद्यार्थीले कुनै पनि सम्बन्ध (6) (आवेदक विद्यार्थीको लागि) वा (7) (अभिभावकको लागि) दावी गर्दछ भने, कृपया सम्बन्धको प्रकार मार्क गरेको बक्स 18 मा अङ्क लेखेर उल्लेख गर्नुहोस्।
- यदि परिवारको एउटा भन्दा बढि बच्चा(हरु)ले एउटै विद्यालयमा स्वनिर्णयगत स्थानको लागि आवेदन दिएको छ भने, कृपया दिइएको बक्समा टिक '✓' लगाउनुहोस्, र अरु बच्चा(हरु)को POA आवेदन फारम नं दिइएको खाली ठाउँमा भर्नुहोस्।
 - आमाबुवा/अभिभावकको हस्ताक्षर:** कृपया दस्तावेजी प्रमाणमा उल्लेख गरिएको आवासीय ठेगानाको नाम आमाबुवा/अभिभावकको ठेगानासँग मिल्नु पर्ने कुरामा ध्यान दिनुहोस्।